

खाद्य संहिता तथ्य पाना #9

त पा ई ला ई संहिता का बारेमा के था हा हुनु पर्छ

WWW.HEALTHOREGON.ORG
/FOODSAFETY

OAR 333-150-0000, च्याप्टर 6-501.115

(E) घरपालुवा कुकुरहरूलाई निम्न अवस्थाहरूअन्तर्गत खाद्य प्रतिष्ठानका बाहिरी बस्ने क्षेत्रहरूमा अनुमति दिन सकिन्छ:

(1) खाद्य प्रतिष्ठानले निम्न समावेश हुने लिखित कार्यविधिहरू तयार पर्छ:

(a) घरपालुवा कुकुरहरू भएका उपभोक्ताहरूलाई उपलब्ध भएअनुसार निर्दिष्ट गरिनुपर्ने बाहिरी क्षेत्रको चित्र; ^{PF}

(b) कर्मचारीहरूले घरपालुवा कुकुरहरू छुँदैनन्, खेलाउँदैनन् वा अन्यथा सम्हाल्दैनन् भनी आश्वासन रहन र कुकुरको फोहोर संलग्न हुने घटनाहरू तुरुन्तै सफा गर्नका लागि प्रतिष्ठानको कार्यविधि। कार्यविधिले कुकुरको फोहोर संलग्न हुने घटनाहरू सफा गर्नका लागि आवश्यक हुने सामग्रीहरू र उपकरणको स्थान पनि व्याख्या गर्नुपर्छ; ^{PF} र

(c) कर्मचारी र उपभोक्ताहरूलाई यो अनुच्छेदका आवश्यकताहरूबारे सूचित गराउने प्रतिष्ठानको कार्यविधि। ^{PF}

(2) घरपालुवा कुकुरहरू प्रदान गरिने डिस, भाँडा र टेबलवेयरको सम्पर्कमा आउनु हुँदैन। घरपालुवा कुकुरहरूलाई कुर्सी, टेबल र अन्य सरसामानहरूमा पनि राख्ने अनुमति दिइएको छैन। ^{PF}

(3) कर्मचारी र उपभोक्ताहरूले कुकुरहरूलाई खान उपलब्ध गराउन सक्दैनन्। ^{PF}

(4) घरपालुवा जनावरहरू पूरा समय पट्टी बाँधेर उपभोक्ताको नियन्त्रणमा हुनुपर्छ। ^{PF}

(5) घरपालुवा कुकुरहरूलाई कुनै पनि समयमा खाद्य प्रतिष्ठानका भित्री वा गैर-निर्दिष्ट बाहिरी भागहरूमा लैजाने अनुमति दिइएको छैन। ^{PF}

जनस्वास्थ्य कारणहरू:

स्वास्थ्य सरोकारहरूमा भुँइमा दिसा-पिसाब गरेको घरपालुवा जनावर, तिनीहरूलाई पाल्ने र आफ्ना हातहरू नधोएका कर्मचारीहरू, ग्राहकका प्लेटहरूबाट खाना खाइरहेको र बाधाकारी व्यवहार गरिरहेका कुकुरहरू। स्वास्थ्य जोखिमहरूको मूल्याङ्कन गर्दा, सार्वजनिक स्वास्थ्य विभागले सर्वसाधारणलाई न्यून, न्यूनतम वा कुनै पनि जोखिम नहुने बाहिरी डाइनिङ सेटिङहरूका प्रकारहरू पहिचान गरेको छ। यी सेटिङहरूमा, बाहिरी डाइनिङ क्षेत्रहरूमा कुकुरहरू ल्याउने अनुमति दिइएका रेस्टुरेन्टका मालिकहरूले सम्भावित जोखिमहरू कम गर्न अभ्यासहरूको पालना गर्न आवश्यक हुने छ। भित्री डाइनिङ क्षेत्रहरूमा कुनै परिवर्तन छैन। रेस्टुरेन्टहरूभित्र अपाङ्गताहरू भएका व्यक्तिहरूलाई सहायता गर्ने सेवा दिने जनावरहरू वा प्रहरी कुकुरहरू जस्ता सेवा दिने जनावरहरू मात्र ल्याउने अनुमति दिइएको छ। सेवा दिने जनावरहरू मात्र ल्याउने अनुमति दिइएको छ।

बाहिरी निर्दिष्ट बस्ने क्षेत्रहरूमा घरपालुवा कुकुरहरू

नयाँ नियमको प्रावधानले खाद्य सेवा सञ्चालकलाई आफ्नो घरपालुवा कुकुरसँग खाना खाने इच्छा गरेका ग्राहकहरूका लागि बाहिर निर्दिष्ट बस्ने क्षेत्र प्रदान गर्न अनुमति दिन्छ।

घरपालुवा कुकुरहरू ल्याउन अनुमति दिने प्रतिष्ठानहरूले ग्राहकका कुकुरहरूलाई परिसरहरूमा ल्याउन दिनुअघि सार्वजनिक स्वास्थ्य सरोकारहरू कसरी सम्बोधन गरिने छ भनी प्रदर्शन गर्ने लिखित कार्यविधिहरू उपलब्ध गराउनुपर्छ।

निम्नलिखित जानकारी उपलब्ध गराउनु पर्ने छ:

1. घरपालुवा जनावरहरू भएका ग्राहकहरूलाई उपलब्ध भएअनुसार निर्दिष्ट गरिनुपर्ने बाहिरी क्षेत्रको चित्र र वर्णन।

2. सबै कर्मचारीहरूका लागि "कर्मचारीहरूलाई खाद्य वा पेय पदार्थहरू प्रदान गर्दा, टेबलवेयर मिलाउँदा कुकुरहरू छुन, खेलाउन वा अन्यथा सम्हाल्न प्रतिबन्धित गरिने छ" र "कुकुरको फोहोर संलग्न हुन घटनाहरू तुरुन्तै सफा गरिने छ" भनी उल्लेख गर्ने प्रतिष्ठानको नीतिको प्रतिलिपि संलग्न गर्नुहोस्। नीति कुकुरको फोहोर किटको स्थान पनि व्याख्या गर्नुपर्छ।

3. निम्न कुराहरूका लागि खाद्य सेवा प्रतिष्ठानका कर्मचारी र ग्राहकहरूलाई दिने सूचनाको विधि व्याख्या गर्नुहोस्:

- कुकुरहरूलाई प्रदान गरिने डिस, भाँडा र टेबलवेयरको सम्पर्कमा ल्याइने छैन। ग्राहकहरूले पूरा समयमा आफ्ना कुकुरहरूलाई पट्टी बाँधेर नियन्त्रणमा राख्नु पर्ने छ।
- कुकुरहरूलाई कुर्सी, टेबल वा अन्य सरसामानहरूमा राख्ने अनुमति दिइने छैन।



रामो व्यवहार गर्ने कुकुरहरू ल्याउन दिइन्छ

- घरपालुवा कुकुरहरूलाई कुनै पनि समयमा खाद्य सेवा प्रतिष्ठानका भित्री वा गैर-निर्दिष्ट बाहिरी भागहरूमा लैजाने अनुमति दिइने छैन। सेववा दिन कुकुरहरूलाई ग्राहकका क्षेत्रहरूका भित्री भागहरूमा ल्याउने अनुमति दिइन्छ।
- खतरनाक र सम्भावित खतरनाक कुकुरहरूलाई निषेधित गरिएका छन्। खाद्य प्रतिष्ठानले कुकुरहरूलाई परिसरहरूबाट बाहिर निकाल्न सक्छ।